

हादिक ख्यागत!



सार्वजनिक सुनुवाई


कार्यक्रम



सुन्दरहरैंचा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

विराटचौक, मोरङ
१ नं प्रदेश, नेपाल




सुन्दरहरैँचा नगरपालिका नगरकार्यपालिकाको कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहिका रुपमा आएका सर्वसाधारणप्रति सेवा प्रदायक स्थानीय तहको वडा कार्यालयबाट भए गरेका क्रियाकलाप उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन पारदर्शिता र सुशासन कायम गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद १० को दफा ७८ को उपदफा ५ सार्वजनिक जवाफदेहिता प्रवर्द्धन नमूना कार्यविधि २०७७ भाग ५ अनुरूप आम सर्वसाधारण जनताहरूमा जानकारी गराउने उद्देश्यले सेवा प्रदायकबाट प्रदान भइरहेको सेवाको अवस्था विषयमा सेवाग्राहीहरूसँग बहिर्गमन अभिमत (Exit pool) अनुसूची २० अनुसार तयार गरिएको छ ।

बहिर्गमन अभिमत (Exit Poll) संकलन गर्ने ढाँचा
(दफा ४८ को उपदफा (१) संग सम्बन्धित

१. सेवा लिन कोसँग सम्पर्क गर्ने भन्नेमा तपाईंको धारणा के कस्तो छ ?


जनताको उत्तर

■ अति स्पष्ट ■ ठिकै ■ अस्पष्ट



२ सेवाप्रदायक कर्मचारीले तपाईंको आवश्यकता र अपेक्षा कति बुझे जस्तो लाग्यो ?


जनताको उत्तर



३. तपाईं प्रति सेवा प्रदायक कर्मचारीले कस्तो खालको ब्यवहार गरे ?

जनताको उत्तर


■ मिलनसार र मैत्रिपूर्ण ■ ठिकै ■ अभद्र र अमर्यादित



४. सेवा प्राप्त गर्न आवश्यक सूचनाहरू -प्रमाणपत्र-कागजात, र शुल्क दस्तुर) को बारेमा तपाइलाई सेवा प्रदायक कर्मचारीले स्पष्ट पारे कि ?


जनताको उत्तर

■ अति स्पष्ट गरिदिए ■ ठिकै ■ अलमल्ल हुनेगरि सूचना दिए



५. तपाइले राख्नु भएको समस्यालाई के कस्तो समाधान दिए ?


जनताको उत्तर



६. सेवा प्राप्त गर्न अपनाइएको प्रकृया के कस्तो लाग्यो ?

जनताको उत्तर

■ अति सजिलो (छिटो) ■ ठिकै ■ लामो



शुभवाक्य!

